

चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा
व्यवस्थापन सम्बन्धी कार्यविधि,
२०७८



आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश

बागमती प्रदेश सरकार
आन्तरिक मामिला तथा कानून मन्त्रालय
हेटौंडा, नेपाल

चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी
कार्यविधि, २०७८

प्रदेश राजपत्रमा प्रकाशित मिति

२०७८।११।०२

प्रस्तावना: स्वास्थ्य सेवा संवेदनशील विषय भएको, प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वीकृत दरबन्दीमा पदपूर्ति हुन नसकेको र अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा विस्तारित सेवा अनुसारको दरबन्दी कायम नभएको, स्वीकृत दरबन्दीमा पदपूर्ति नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा बाधा पर्न गएको तथा बिरामीलाई आवश्यक परेको समयमा सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न कठिनाई भएकोले स्वीकृत दरबन्दीमा लोक सेवा आयोगबाट पदपूर्ति नभई रिक्त भएका, अध्ययन वा असाधारण बिदामा रहेका र कुनै विशेष स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि सृजना भएका अस्थायी दरबन्दीका चिकित्सक वा स्वास्थ्यकर्मी लगायतका पदमा करार सेवामा लिई स्वास्थ्य सेवा प्रवाह सुचारु, नियमित, सहज गुणस्तरीय र प्रभावकारी बनाउन वाञ्छनीय भएकोले प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकारले यो कार्यविधि बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम "चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८" रहेको छ।

(२) यो कार्यविधि प्रदेश राजपत्रमा प्रकाशन भएको मितिबाट लागू हुनेछ।

२. **परिभाषा:** विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-

(क) "अन्तर्वार्ता प्रक्रिया" भन्नाले चिकित्सक वा स्वास्थ्यकर्मी छिटो छरितो तरिकाबाट करार सेवामा लिनको लागि

- अन्तर्वार्ता, शैक्षिक योग्यता, तालिम र अनुभवको मूल्याङ्कन गरिने प्रक्रिया सम्झनु पर्छ।
- (ख) "अस्पताल" भन्नाले जिल्ला स्थित प्रदेश अस्पताल सम्झनु पर्छ।
- (ग) "कार्यालय प्रमुख" भन्नाले मन्त्रालयका सचिव, निर्देशनालयका निर्देशक, केन्द्रका निर्देशक, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत वा जन/स्वास्थ्य प्रशासक र आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक सम्झनु पर्छ।
- (घ) "केन्द्र" भन्नाले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य तालिम केन्द्र र जनस्वास्थ्य प्रयोगशाला सम्झनु पर्छ।
- (ङ) "चिकित्सक" भन्नाले सम्बन्धित काउन्सिलमा दर्ता भई अनुमति प्राप्त चिकित्सक सम्झनु पर्छ।
- (च) "प्रदेश" भन्नाले बागमती प्रदेश सम्झनु पर्छ।
- (छ) "मन्त्रालय" भन्नाले स्वास्थ्य मन्त्रालय सम्झनु पर्छ।
- (ज) "मातहतका निकाय" भन्नाले स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य तालिम केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र जिल्ला स्थित प्रदेश अस्पताल सम्झनु पर्छ।
- (झ) "लिखित परीक्षा प्रक्रिया" भन्नाले चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनको लागि लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता, तालिम र अनुभवको मूल्याङ्कन गरिने प्रक्रिया सम्झनु पर्छ।

- (ज) "लोक सेवा आयोग" भन्नाले प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश सम्झनु पर्छ।
- (ट) "विज्ञ" भन्नाले चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट तथा सिफारिस गर्नका लागि मूल्याङ्कन वा प्रश्नपत्र निर्माण वा उत्तरपुस्तिका जाँच सम्बन्धी कार्यमा संलग्न विषयगत दक्षता भएको व्यक्ति सम्झनु पर्छ।
- (ठ) "समिति" भन्नाले दफा ९ बमोजिमको छनोट तथा सिफारिस समिति सम्झनु पर्छ।
- (ड) "स्वास्थ्यकर्मी" भन्नाले सम्बन्धित काउन्सिलमा नाम दर्ता भई स्वास्थ्य सेवा प्रदान गर्न अनुमति प्राप्त स्वास्थ्यकर्मी सम्झनु पर्छ।
- (ढ) "स्वास्थ्य संस्था" भन्नाले स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य तालिम केन्द्र, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सम्झनु पर्छ।

३. रिक्त पदको विवरण संकलन र पद संख्या निर्धारण गर्नु पर्ने: (१) मन्त्रालयले आफ्नो र मातहत निकायमा रिक्त रहेका चिकित्सक वा स्वास्थ्यकर्मीको पद र दरबन्दी संकलन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम संकलन भएको रिक्त चिकित्सक वा स्वास्थ्यकर्मीको पद र दरबन्दी बमोजिम मन्त्रालय आफैले र मातहत निकायले करार सेवामा लिनु पर्ने रिक्त चिकित्सक वा स्वास्थ्यकर्मीको दरबन्दी संख्या निर्धारण गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम निर्धारित संख्याका वा स्वीकृत अस्थायी दरबन्दीका चिकित्सक वा स्वास्थ्यकर्मी

मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरी करार सेवामा नियुक्त गर्न वा मातहत निकायबाट सेवा करारमा लिन लेखी पठाउन सक्नेछ ।

४. चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिई काम लगाउन सकिने: (१) मन्त्रालय वा मातहतका निकायले देहाय बमोजिमको पदमा करार सेवामा लिई चिकित्सक वा स्वास्थ्यकर्मीलाई काममा लगाउन सक्नेछ:-

(क) स्वीकृत स्थायी दरबन्दीभिन्नको माग आकृति फाराम भरी लोक सेवा आयोग पठाई सकेको तर पदपूर्ति भई नसकेको चिकित्सक वा स्वास्थ्यकर्मीको पदमा,

(ख) अध्ययन वा असाधारण बिदामा रहेका चिकित्सक वा स्वास्थ्यकर्मीको पदमा,

(ग) कुनै विशेष कार्यक्रम सञ्चालनका लागि सृजना भएका अस्थायी दरबन्दीका चिकित्सक वा स्वास्थ्यकर्मीका पदमा ।

(२) उपदफा (१) को खण्ड (क) बमोजिमको पदमा लोक सेवा आयोगबाट सिफारिस भई पदपूर्ति भई नआएसम्मको अबधिको लागि मात्र करार सेवामा लिई काममा लगाउन सकिनेछ र लोक सेवा आयोगबाट सिफारिस भई आएमा करार सम्झौता स्वतः भंग हुनेछ ।

(३) उपदफा (१) को खण्ड (ख) बमोजिमको पदमा अध्ययन वा असाधारण बिदामा गएका चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन वा असाधारण बिदा पुरा गरेर आई हाजिर नभएसम्मको

अवधिको लागि मात्र करार सेवामा लिई काममा लगाउन सकिनेछ।

(४) उपदफा (१) को खण्ड (ग) बमोजिमको पदमा त्यस्ता चिकित्सक वा स्वास्थ्यकर्मीको पद सृजना हुँदाका बखत नै तोकिएको अवधिसम्मको लागि मात्र करार सेवामा लिई काममा लगाउन सकिनेछ।

५. करार सेवामा लिईने चिकित्सक वा स्वास्थ्यकर्मी योग्यता: करार सेवा लिइने चिकित्सक वा स्वास्थ्यकर्मी पदमा उम्मेदवार हुन देहाय बमोजिम योग्यता पुगेको व्यक्ति हुनु पर्नेछ:-

(क) नेपाली नागरिक,

(ख) नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ मा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको,

(ग) सहायक तहको हकमा १८ वर्ष र अधिकृत तहको हकमा २१ वर्ष पूरा भएको,

(घ) सम्बन्धित परिषद्मा नाम दर्ता तथा नवीकरण भएको,

(ङ) अदालतबाट कसुरदार नठहरिएको र प्रचलित कानूनद्वारा अयोग्य नभएको।

६. सूचना प्रकाशन गर्नु पर्ने: (१) मन्त्रालय वा मातहतका निकायले चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनको लागि निजको योग्यता, पारिश्रमिक, सेवाका शर्त समेत तोकिएको मन्त्रालयको सूचनापाटी, वेबसाइट तथा राष्ट्रिय दैनिक पत्रिकामा अनुसूची-१ बमोजिमको ढाँचामा कम्तीमा पन्ध्र दिनको सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको म्यादभित्र दरखास्त नपरेमा बढीमा सात दिनको म्याद दिई पुनः दरखास्त आह्वान गर्नु पर्नेछ।

(३) यस दफामा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै महामारी वा विपद्को समयमा स्वास्थ्य सेवा प्रदान गर्न छिटो छरितो प्रक्रियाबाट चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा लिने प्रयोजनको लागि कम्तीमा तीन दिनको सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्न सकिनेछ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र दरखास्त नपरेमा बढीमा दुई दिनको म्याद दिई पुनः दरखास्त आह्वान गर्नु पर्नेछ।

७. **दरखास्त फाराम:** (१) चिकित्सक वा स्वास्थ्यकर्मीले अनुसूची-२ बमोजिमको मन्त्रालय वा मातहत निकायको वेबसाइटमा राखिएको दरखास्त फाराम प्रिन्ट गरी भरेर बुझाउनु पर्नेछ।

(२) दरखास्त फाराम (दरखास्तको साथमा पेश गर्नु पर्ने कागजात र प्रमाणहरू समेत) अनलाइन माध्यमबाट समेत भर्न सकिने गरी व्यवस्था मिलाउन सकिनेछ।

(३) उपदफा (१) र (२) बमोजिम दरखास्त फाराम बुझाउँदा दरखास्तको साथमा देहाय बमोजिमका कागजात र प्रमाणहरू संलग्न गरी पेश गर्नु पर्नेछः-

(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ख) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि,

(ग) अनुभव वा तालिम भए सोको प्रमाणपत्रको प्रतिलिपि,

(घ) सम्बन्धित काउन्सिलमा दर्ता र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि,

(ड) विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको हकमा समकक्षता निर्धारण भएको प्रमाणपत्रको प्रतिलिपि।

(४) दफा ६ बमोजिम तोकिएको अवधिमा रितपूर्वक दरखास्त पेश गर्ने उम्मेदवारहरूको स्वीकृत भएको नामावली प्रकाशन गर्नु पर्नेछ।

(५) उपदफा (१) वा (२) बमोजिमको दरखास्त फाराम बापत कुनै शुल्क लाग्ने छैन।

८. दरखास्त दस्तुर: (१) चिकित्सक वा स्वास्थ्यकर्मीले दरखास्त फारामको साथमा संलग्न गर्नु पर्ने परीक्षा दस्तुर लोक सेवा आयोगले सम्बन्धित तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापनको दरखास्तमा लिने दस्तुर सरह लिईनेछ।

(२) उपदफा (१) बमोजिमको दस्तुर मन्त्रालय वा मातहत निकायले तोकेको बैंक र खाता नम्बरमा दाखिला गर्नु पर्नेछ।

९. छनोट तथा सिफारिस समिति: (१) यस कार्यविधि बमोजिम अधिकृतस्तरका चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनको लागि मन्त्रालयमा देहाय बमोजिमको छनोट तथा सिफारिस समिति रहनेछ, -

- | | |
|--|---------|
| (क) सचिव वा निजले तोकेको वरिष्ठ अधिकृत, मन्त्रालय | -संयोजक |
| (ख) अधिकृत प्रतिनिधि, मुख्यमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय | -सदस्य |
| (ग) विज्ञ, सम्बन्धित विषय | -सदस्य |
| (घ) प्राविधिक अधिकृत, मन्त्रालय | -सदस्य |
| (ड) प्रमुख, प्रशासन महाशाखा, | |

मन्त्रालय

-सदस्य-सचिव

(२) यस कार्यविधि बमोजिम सहायकस्तरका स्वास्थ्यकर्मी करार सेवामा लिनको लागि स्वास्थ्य निर्देशनालयमा देहाय बमोजिमको छनोट तथा सिफारिस समिति रहनेछ,-

(क) स्वास्थ्य निर्देशनालयका निर्देशक

वा निजले तोकेको वरिष्ठ अधिकृत -संयोजक

(ख) अधिकृत प्रतिनिधि, स्वास्थ्य

मन्त्रालय

-सदस्य

(ग) अधिकृत, स्वास्थ्य निर्देशनालय

-सदस्य

(घ) विज्ञ, सम्बन्धित विषय

-सदस्य

(ङ) प्रमुख, प्रशासन शाखा, स्वास्थ्य

निर्देशनालय

-सदस्य-सचिव

(३) यस कार्यविधि बमोजिम स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको अस्थायी दरबन्दीमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनको लागि मातहतको निकायमा देहाय बमोजिमको छनोट तथा सिफारिस समिति रहनेछ,-

(क) मातहतको निकाय प्रमुख

-संयोजक

(ख) अधिकृत प्रतिनिधि, स्वास्थ्य मन्त्रालय

-सदस्य

(ग) अधिकृत प्रतिनिधि, स्वास्थ्य निर्देशनालय

-सदस्य

(घ) विज्ञ, सम्बन्धित विषय

-सदस्य

(ङ) प्रमुख, प्रशासन शाखा

-सदस्य-सचिव

(४) समितिको बैठक सम्बन्धी कार्यविधि उपदफा (१),

(२) र (३) बमोजिमको समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

(५) उपदफा (१) बमोजिम समितिको सचिवालय मन्त्रालयमा र उपदफा (२) र (३) बमोजिम समितिको सचिवालय मातहत निकायको प्रमुखको कार्यालयमा रहनेछ।

(६) उपदफा (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि छनोट तथा सिफारिस समितिले आफैले वा एकजना विज्ञ सहित बेग्लै अन्तर्वार्ता समिति गठन गरी अन्तर्वार्ता लिन सक्नेछ र सो बमोजिम गठित उपसमितिले गर्ने कार्य सम्बन्धी विषय र कार्यविधि समितिले निर्णय गरे बमोजिम हुनेछ।

१०. छनोट तथा सिफारिस समितिको काम, कर्तव्य र अधिकार: छनोट तथा सिफारिस समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

- (क) रिक्त पदहरूको विवरण संकलन गर्ने,
- (ख) पूर्ति गर्नु पर्ने रिक्त पदहरूको यकिन गरी संख्या निर्धारण गर्ने,
- (ग) पदपूर्ति गर्नका लागि दरखास्त आब्हानको सूचना प्रकाशन गर्ने,
- (घ) रिक्तपूर्वक प्राप्त भएका दरखास्तहरू स्वीकृत वा अस्वीकृत गर्ने,
- (ङ) परीक्षा लिने समय, मिति र स्थान निर्धारण गर्ने र परीक्षा लिने,
- (च) प्रश्न पत्रहरू निर्माण गर्ने गराउने र प्रश्नको मोडरेसन गर्ने,
- (छ) प्रश्नपत्र छपाउने र परीक्षामा वितरण नभएसम्म सुरक्षित र गोप्य राख्ने,
- (ज) लिखित परीक्षाको उत्तरपुस्तिका जाँच गर्ने, गराउने,

- (झ) लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अन्तर्वार्ता लिने,
- (ञ) लिखित परीक्षा र अन्तर्वार्ताको नम्बर जोडी योग्यताक्रम निर्धारण गर्ने,
- (ट) योग्यताक्रम अनुसार नतिजा प्रकाशन गर्ने,
- (ठ) करार नियुक्ति दिनको लागि सिफारिस गर्ने,
- (ड) मन्त्रालयले तोकेका अन्य कार्य गर्ने।

११. चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिने प्रक्रिया र अङ्गभारः (१) मन्त्रालय वा मातहत निकायले देहाय बमोजिमको प्रक्रियाबाट चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिन सक्नेछः-

(क) लिखित परीक्षा प्रक्रियाः लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता, तालिम र अनुभव मूल्याङ्कन प्रक्रियाबाट,
वा

(ख) अन्तर्वार्ता प्रक्रियाः करार सेवा छिटो छरितोको लागि अन्तर्वार्ता (अन्तर्वार्ता, शैक्षिक योग्यता, तालिम र अनुभव मूल्याङ्कन) प्रक्रियाबाट ।

(२) उपदफा (१) को खण्ड (क) बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता, तालिम र अनुभवको मूल्याङ्कन प्रक्रियाबाट चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट गर्न अनुसूची-३ बमोजिम कुल एक सय पूर्णाङ्क कायम गर्नु पर्नेछ।

(३) उपदफा (१) को खण्ड (ख) बमोजिम अन्तर्वार्ता, शैक्षिक योग्यता, तालिम र अनुभवको मूल्याङ्कन प्रक्रियाबाट चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट गर्न अनुसूची-४ बमोजिम कुल पचास पूर्णाङ्क कायम गर्नु पर्नेछ।

- (४) उपदफा (१) को अतिरिक्त विपद् वा महामारीको अवस्था विद्यमान रहेको र छिटो छरितो तरिकाबाट चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिनु पर्ने भएमा शैक्षिक योग्यता, तालिम र अनुभव प्रमाणपत्र मूल्याङ्कनको अनुसूची-५ बमोजिम कुल तीस पूर्णाङ्क कायम गरी योग्यता प्रक्रियाबाट चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट गर्न सकिनेछ।
१२. **प्रश्नपत्र निर्माण:** (१) यस कार्यविधिको दफा ११ को उपदफा (१) को खण्ड (क) को प्रयोजनको लागि मात्र प्रश्नपत्र निर्माण गर्नु पर्नेछ।
- (२) समितिले चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा लिन लिखित परीक्षाको लागि वस्तुगत वा विषयगत वा दुवै प्रश्नपत्रको निर्माण गर्नु पर्नेछ।
- (३) उपदफा (२) बमोजिम समितिले सम्बन्धित विषयका दक्ष र विशेषज्ञद्वारा प्रश्नपत्र निर्माण गराउन सक्नेछ।
- (४) उपदफा (३) बमोजिम प्रश्नपत्र निर्माण गराउँदा अलग अलग विज्ञबाट कम्तीमा तीन सेट प्रश्नपत्र निर्माण गराउनु पर्नेछ।
- (५) उपदफा (४) बमोजिम निर्माण भएका प्रश्नपत्रहरू मध्येबाट समितिले प्रश्नहरू छनोट गरी परीक्षा सञ्चालन गर्नु पर्नेछ।
- (६) यस दफा बमोजिम प्रश्नपत्र निर्माण गर्दा गोपनीयता कायम गर्नु पर्नेछ।
१३. **लिखित परीक्षा सञ्चालन र उत्तरपुस्तिका जाँच:** (१) दरखास्त स्वीकृत भएका चिकित्सक वा स्वास्थ्यकर्मीका उम्मेदवारहरूले मात्र लिखित परीक्षामा सामेल हुन पाउनेछन्।

(२) उपदफा (१) बमोजिमको लिखित परीक्षा अधिकृत तहको हकमा विषयगत प्रश्न पत्रमा आधारित र सहायक तहको हकमा वस्तुगत प्रश्न पत्रमा आधारित हुनेछ ।

(३) लिखित परीक्षाको लागि छनोट भएको हरेक वस्तुगत प्रश्नको अङ्कभार एक देखि दुई अङ्क र विषयगत प्रश्नको अङ्कभार पाँच देखि दश अङ्क सम्मको हुनेछ ।

(४) लिखित परीक्षाको उत्तीर्णाङ्क चालीस प्रतिशत हुनेछ ।

(५) उत्तरपुस्तिकाको जाँचको प्रक्रिया र प्रविधि सम्बन्धी व्यवस्था छनोट तथा सिफारिस समितिले निर्णय गरे बमोजिम हुनेछ ।

(६) लिखित परीक्षामा उपदफा (४) बमोजिम उत्तीर्णाङ्क प्राप्त नगर्ने उम्मेदवारलाई चिकित्सक वा स्वास्थ्यकर्मीको बाँकी छनोट प्रक्रियामा सहभागी गराउन पाइने छैन ।

१४. **अन्तर्वार्ता:** (१) समितिले लोक सेवा आयोगले अवलम्बन गरेको विधिलाई आधार मानी लिखित परीक्षामा उत्तीर्णाङ्क प्राप्त गर्ने उम्मेदवारहरू मध्येबाट अन्तर्वार्ताको लागि योग्य उम्मेदवारहरू छनोट गरी संक्षिप्त सूची तयार गर्नेछ ।

(२) उपदफा (१) बमोजिम सूचीका उम्मेदवार वा दफा ११ को उपदफा (२) बमोजिमका उम्मेदवारहरूलाई अन्तर्वार्तामा उपस्थित हुनका लागि कम्तीमा सात दिनको समय दिई सूचना प्रकाशन गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि दफा ६ को उपदफा (३) बमोजिम प्रकाशित सूचना अनुसारका उम्मेदवारलाई अन्तर्वार्तामा उपस्थित हुनका लागि तीन दिनको समय दिई सूचना प्रकाशन गरी अन्तर्वार्ताको लागि आह्वान गर्नु पर्नेछ ।

(४) चिकित्सक वा स्वास्थ्यकर्मीका उम्मेदवारलाई अन्तर्वार्ताको अङ्क प्रदान गर्दा पूर्णाङ्कको न्यूनतम चालीस प्रतिशत र अधिकतम सत्तरी प्रतिशतभिन्न रही अङ्क प्रदान गर्नु पर्नेछ।

(५) उपदफा (४) बमोजिम अङ्क प्रदान गर्दा सत्तरी प्रतिशत भन्दाबढी वा चालीस प्रतिशत भन्दा घटी अङ्क प्रदान गर्नु परेकोमा स्पष्ट आधार र कारण उल्लेख गरी अन्तर्वार्ता फाराममा उल्लेख गर्नु पर्नेछ।

(६) उपदफा (५) बमोजिम घटी वा बढी अङ्क दिएको तर कारण नखोलेको पाइएमा बढीमा सत्तरी प्रतिशत र घटीमा चालीस प्रतिशत अङ्क कायम हुनेछ।

(७) अन्तर्वार्ताको मूल्याङ्कन गर्ने प्रत्येक सदस्यले अलग अलग अन्तर्वार्ता मूल्याङ्कन फाराममा प्रत्येक उम्मेदवारको मूल्याङ्कनको अङ्क प्रदान गर्नु पर्नेछ।

(८) अन्तर्वार्ताको मूल्याङ्कन गर्ने प्रत्येक सदस्यले हरेक सेसनको आफूले मूल्याङ्कन गरेको अन्तर्वार्ता मूल्याङ्कन फाराम अलगगै खामबन्दी गरी आफ्नो सहिछाप गर्नु पर्नेछ।

(९) अन्तर्वार्ता समाप्त हुनासाथ मूल्याङ्कनकर्ताहरूको रोहवरमा ठुलो खाममा उपदफा (८) बमोजिमका खामहरू खामबन्दी र सिलबन्दी गरी सो खामको बाहिर विज्ञ लगायत अन्तर्वार्तामा सामेल सबै सदस्यहरूले सहिछाप गर्नु पर्नेछ।

(१०) उपदफा (७) बमोजिम अन्तर्वार्ताकर्ताहरूले प्रदान गरेको अङ्कको समितिले औसत अङ्क निकाली अन्तर्वार्ताको अङ्क कायम गर्नु पर्नेछ।

(११) अन्तर्वार्ताको अङ्क मूल्याङ्कन गर्दा विषयबस्तुको ज्ञान, व्यक्तित्व, सिर्जनशील क्षमता, प्रस्तुति कला र आत्मविश्वास जस्ता आधारहरूमा गरिनेछ।

(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विपद् वा महामारीको समयमा उम्मेदवारहरु भौतिक रूपमा उपस्थित हुन सक्ने अवस्था नभएमा मन्त्रालयले विशेष निर्णय गरी अनलाइन वा भर्चुअल अन्तर्वार्ताको माध्यमबाट अन्तर्वार्ता लिन सकिनेछ।

१५. अन्तिम नतिजा प्रकाशन गर्ने: (१) समितिले उम्मेदवारहरुको रोल नम्बर, नाम थर, ठेगाना, काम गर्न तोकिएको अस्पताल वा स्वास्थ्य संस्था आदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार नतिजा प्रकाशन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा पद संख्या भन्दा दोब्बर संख्यामा वैकल्पिक उम्मेदवारको सूची प्रकाशन गर्नुपर्नेछ र सिफारिस भएका उम्मेदवारहरुको सूची मन्त्रालयको सूचना पाटीमा टाँस र वेबसाइटमा समेत प्रकाशन गर्नुपर्नेछ।

तर आवेदन नै कम परेको वा उत्तीर्ण नभएको कारण यथेष्ट वैकल्पिक उम्मेदवार नभएको अवस्थामा वैकल्पिक उम्मेदवारको सूची कम संख्यामा निकाल्न वा मुख्य उम्मेदवार मात्र सिफारिस गर्न कुनै बाधा पर्ने छैन।

(३) उपदफा (१) बमोजिम योग्यताक्रममा रहेका उम्मेदवारको करार सेवाका लागि सम्झौता र नियुक्ति गर्न मन्त्रालय, निर्देशनालय वा मातहत निकायलाई सिफारिस गर्नुपर्नेछ।

(४) उपदफा (१) बमोजिमको योग्यताक्रममा रहेका उम्मेदवारहरुलाई सात दिनभित्र सेवा करार सम्झौता गर्न आउन सूचित गरी सोको अभिलेख समेत राख्नुपर्नेछ।

(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि दफा ६ को उपदफा (३) बमोजिम प्रकाशित सूचना अनुसारका उम्मेदवारलाई तीन दिनभित्र सेवा करार सम्झौता गर्न आउन सूचित गरी सोको अभिलेख समेत राख्नुपर्नेछ।

(६) उपदफा (४) र (५) बमोजिमको अवधिमा करार सेवामा सम्झौता गर्न र नियुक्ति लिन नआएमा योग्यताक्रमका आधारमा मन्त्रालयले क्रमशः वैकल्पिक उम्मेदवारलाई करार सेवामा सम्झौता गर्न र नियुक्ति लिन सूचित गर्नु पर्नेछ।

१६. करार सम्झौता: (१) दफा १५ को उपदफा (४) बमोजिमको अवधिभित्र करार सम्झौता गर्न आउने उम्मेदवारसँग मन्त्रालय वा मातहत निकायले अनुसूची-६ बमोजिमको कार्य विवरण र अनुसूची-७ बमोजिमको ढाँचामा करार सेवा सम्झौता गर्नुपर्नेछ।

(२) करार सम्झौता गरेपश्चात मन्त्रालय वा मातहतका निकायले करार सेवामा लिईएका चिकित्सक वा स्वास्थ्यकर्मीलाई अनुसूची-८ बमोजिमको नियुक्ति पत्र दिनुपर्नेछ।

(३) यस कार्यविधि बमोजिम चिकित्सक वा स्वास्थ्यकर्मीलाई करार सेवामा लिँदा काम शुरू गर्ने मिति र अन्त्य हुने मिति समेत उल्लेख गर्नुपर्नेछ र एक पटकमा एक आर्थिक वर्षभित्र पर्ने गरी बढिमा छ महिनासम्मको लागि मात्र करार गर्नु पर्नेछ।

(४) चिकित्सक वा स्वास्थ्यकर्मीले स्वेच्छाले करार निरन्तरता गर्न नचाहेमा कम्तीमा एक महिना अगाडि कार्यालयमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ।

(५) यस दफामा लेखिएका कुराहरूका अतिरिक्त करार सम्झौताका अन्य कुराहरू देहाय बमोजिमका विषयहरू सहमतिमा गरिएको भनी अनिवार्य रूपमा खुलाउनु पर्नेछः-

- (क) सेवा करार सम्झौताको अधिकतम अवधि,
- (ख) सेवा करारमा रही गर्नु पर्ने कामको विवरण,
- (ग) सेवाका शर्त र सुविधाहरू,
- (घ) करार भंग हुने अवस्था,
- (ङ) मासिक पारिश्रमिक,
- (च) बिदा लगायतका अन्य विषयहरू।

१७. सेवाका शर्त, पारिश्रमिक र सेवा सुविधा: (१) चिकित्सक वा स्वास्थ्यकर्मीले हरेक महिना अनुसूची-९ बमोजिमको प्रतिवेदन बुझाएपछि सम्झौतामा उल्लिखित मासिक पारिश्रमिक पाउनेछन्।

(२) मातहत निकायले कार्य विवरण बमोजिम गरेको कार्य प्रगतिको स्थलगत वा वस्तुगत प्रतिवेदन, कार्य प्रकृति र जोखिमका आधारमा कार्य सम्पादन मूल्याङ्कन गरी प्रचलित कानून अनुसार आफै अर्जित श्रोतबाट चिकित्सक वा स्वास्थ्यकर्मीलाई उपदफा (१) बमोजिमको पारिश्रमिकमा अतिरिक्त थप सुबिधा उपलब्ध गराउन सक्नेछ।

(३) मन्त्रालय वा मातहत निकायले चिकित्सक वा स्वास्थ्यकर्मीको आफ्नो प्राविधिक सीप र दक्षतामा सघाउ पुग्ने, अस्पताल वा स्वास्थ्य संस्थाको सेवा सुदृढ र विस्तार हुन सहयोग पुग्ने किसिमको तालिम, गोष्ठी, समिक्षा, बैठक, छलफलमा काज वा बिदामा पठाउन वा सहभागी गराउन कुनै बाधा पर्ने छैन।

(४) चिकित्सक वा स्वास्थ्यकर्मीले बिदा स्वीकृत नगराई पन्ध्र दिनसम्म कार्यरत कार्यालयमा उपस्थित नभएमा त्यस्तो अनुपस्थित दिनको पारिश्रमिक पाउने छैन।

(५) सरकारी कामकाजको सिलसिलामा चिकित्सक वा स्वास्थ्यकर्मीलाई भ्रमणमा काज खटाउन सक्नेछ।

(६) उपदफा (३) बमोजिम दैनिक भत्ता र भ्रमण खर्च पाउने स्थानमा काजमा खटिँदा प्रदेशको प्रचलित भ्रमण खर्च नियमावली बमोजिम सम्बन्धित तहले पाउने दैनिक भत्ता र भ्रमण खर्च बराबरको रकम पाउनेछ।

(७) चिकित्सक वा स्वास्थ्यकर्मीले मासिक एक दिनका दरले बाह्र दिन घर विदा र छ दिन भैपरी विदा प्राप्त गर्न सक्नेछन्।

(८) उपदफा (७) बाहेक किरिया विदा पन्ध्र दिन र करार सेवाको अवधि बाँकी भएमा प्रसूति विदा अन्ठानबन्ने दिन पाउनेछन।

(९) उपदफा (७) बमोजिमको घरविदा र भैपरी विदा करार अवधिभित्र खर्च नभएमा संचित हुने छैन।

(१०) विदा बसेकै अवधिमा करारको म्याद समाप्त भएमा म्याद समाप्त भएपछिको कुनै सेवा सुविधा पाउनेछैन।

(११) चिकित्सक वा स्वास्थ्यकर्मीले चाडपर्व खर्च र वार्षिक पोशाक भत्ता करार सम्झौतामा उल्लेख भए बमोजिम पाउनेछ।

(१२) करार सेवामा रही छ महिना भन्दा बढी निरन्तर सेवा गरेमा एक आर्थिक वर्षमा एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च बापत दिइनेछ।

(१३) यस कार्यविधिमा तोकिएदेखि बाहेक सेवा, सुविधा र अन्य शर्तहरू सेवा करार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

१८. करार सेवाको म्याद थप: (१) दफा ४ को उपदफा (१) को अवस्था अझै विद्यमान रहेको भएमा र पारिश्रमिक लगायत सेवा सुविधा भुक्तानीका लागि बजेट व्यवस्था भएमा प्रचलित कानूनको

अधिनमा रही दफा १६ को उपदफा (२) बमोजिम करार सेवा सम्झौता गरी लिएको व्यक्तिलाई म्याद थप गरी काममा लगाउन सकिनेछ।

(२) उपदफा (१) बमोजिम पुनः अर्को अवधि म्याद थप गरी करार सेवामा लिई काममा लगाउनु परेमा पुनः परीक्षण, छनोट र शुरू करार गरेको सरह मानी थप करार सेवा सम्झौता गरिनेछ।

(३) उपदफा (१) बमोजिम म्याद थप गर्दा जुन चिकित्सक वा स्वास्थ्यकर्मीको म्याद थप गर्ने हो निजको अधिल्लो कार्य अवधिको अनुसूची-१० बमोजिमको कार्य सम्पादन मूल्याङ्कन फाराम भर्नु भराउनु पर्नेछ।

(४) उपदफा (३) बमोजिम कार्यसम्पादन मूल्याङ्कनमा असी प्रतिशत वा सो भन्दाबढी अङ्क प्राप्त गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीको मात्र उपदफा (१) बमोजिम नयाँ अवधिको लागि म्याद थप गर्नु पर्नेछ।

१९. करार सेवाको अन्त्य: (१) देहायको अवस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीसँगको करार सेवा सम्झौता मन्त्रालयले जुनसुकै बखत अन्त्य गर्न सक्नेछः-

- (क) मन्त्रालयबाट कार्यक्रमको निरन्तरता नभएमा,
- (ख) कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था नभएमा,
- (ग) सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाको प्रमुखले कार्य सम्पादन सन्तोषजनक नरहेको भनी सिफारिस गरेमा,
- (घ) शारीरिक अस्वस्थता भई वा अन्य कुनै कारणले सेवा दिन असमर्थ भएमा,

(ड) सेवाबाट अलग हुनका लागि कम्तीमा एक महिना अगावै मन्त्रालय वा सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थालाई जानकारी दिएमा,

(च) आचरण र पदीय अनुशासन सम्बन्धी कुराहरू उल्लङ्घन गरेमा।

(२) उपदफा (१) को खण्ड (ग) र (च) बमोजिम करार भङ्ग गर्नु अघि त्यस्ता चिकित्सक वा स्वास्थ्यकर्मीको आवश्यक छानबिन गर्न लगाई सफाइको मौका दिईनेछ।

(३) उपदफा (२) बमोजिमको सफाइ सन्तोषजनक नभएमा मन्त्रालय वा मातहतको निकायले जुनसुकै अवधिमा करार भङ्ग गर्न सक्नेछ।

(४) जुनसुकै कारणबाट करार सेवा अन्त्य हुनु अघि सरकारी नगदी, जिन्सी, मालसामान, अभिलेख र कागजात नियमानुसार बरबुझारथ गर्नु पर्नेछ।

(५) उपदफा (४) बमोजिम बरबुझारथ नगरेमा सरकारी बाँकी सरह असुल उपर गरिने र प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।

(६) यस दफामा उल्लेखित आधारका अतिरिक्त करार सेवा अन्त्य हुने अवस्था वा शर्त करार सेवा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

२०. आचार संहिता पालना गर्नु पर्ने: चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट तथा सिफारिस समितिका पदाधिकारी, विषय विज्ञ र अन्तर्वार्ता समितिका सदस्यले अनुसूची-११ बमोजिमको आचार संहिता पालना गर्नु पर्नेछ।

२१. गोपनीयता कायम गर्नु पर्ने: चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट तथा सिफारिस प्रक्रिया सम्बन्धी काम कारबाही तथा गोपनीयता

- गर्नु पर्ने परीक्षा सम्बन्धी कार्यमा आवश्यक गोपनीयता कायम राख्ने दायित्व सो काममा संलग्न सबै पदाधिकारी र कर्मचारीको हुनेछ ।
२२. सरुवा नहुने र दाबी गर्न नपाउने: (१) चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा करार सम्झौता हुँदाका बखत तोकिएको अस्पताल वा स्वास्थ्य संस्थाबाट सरुवा गर्न पाइने छैन ।
(२) यस कार्यविधि बमोजिम अस्पताल वा स्वास्थ्य संस्थामा करारमा पटक-पटक काम गरेकै आधारमा सेवा करार अन्त्य भएपछि वा अन्य कुनै कारणले पद मुक्त भएपछि वा पदावधि कायम रहेको अवस्थामा भविष्यमा सम्बन्धित वा अन्य कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनका लागि प्रदेश सरकार समक्ष कुनै पनि दाबी गर्न पाउने छैन ।
२३. लिखित परीक्षा तथा अन्तर्वार्ताको पाठ्यक्रम: लोक सेवा आयोगले सम्बन्धित पदको लागि तयार गरेको पाठ्यक्रम नै चिकित्सक वा स्वास्थ्यकर्मीको लिखित परीक्षा तथा अन्तर्वार्ता प्रयोजनको लागि पाठ्यक्रम हुनेछ ।
२४. परीक्षा सञ्चालन खर्च मापदण्ड: चिकित्सक वा स्वास्थ्यकर्मीको परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका जाँच, अन्तर्वार्ता लगायत अन्य प्रक्रियाको लागि हुने खर्च मापदण्ड लोक सेवा आयोगको खर्च मापदण्ड बमोजिम हुनेछ ।
२५. लोक सेवा आयोगको सिद्धान्त अवलम्बन गर्नुपर्ने: अस्पताल वा स्वास्थ्य संस्थामा चिकित्सक वा स्वास्थ्यकर्मीको छनोट तथा सिफारिस सम्बन्धी काम कारबाहीमा यस कार्यविधिमा उल्लेख नभएका कुराहरुको हकमा लोक सेवा आयोगबाट निर्धारित सिद्धान्त, कार्यविधि र प्रक्रियालाई अवलम्बन गर्नु पर्नेछ ।

२६. लोक सेवा आयोगसँग परामर्श लिनु पर्ने: यस कार्यविधिमा जुनसुकै कुरा लेखिएको भए तापनि चिकित्सक तथा स्वास्थ्यकर्मी छ महिनाभन्दा बढी करार सेवामा लिँदा लोक सेवा आयोगको परामर्श लिनु पर्नेछ ।
२७. आवश्यक व्यवस्था मिलाउने: यस कार्यविधिको कार्यान्वयनको क्रममा कुनै बाधा आइपरेमा यस कार्यविधि तथा प्रचलित कानूनसँग नबाझिने गरी मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन सक्नेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश

अनुसूची-१
(दफा ६ को उपदफा (१) सँग सम्बन्धित)

सूचनाको ढाँचा
बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
हेटौडा, नेपाल

करार सेवामा लिने सम्बन्धी सूचना

सूचना प्रकाशित मिति : २०...।...।...

यस मन्त्रालय वा मातहत कार्यालयको स्वीकृत दरबन्दीमा लोक सेवा आयोगबाट पदपूर्तिको लागि सिफारिस भई आएमा वा स्थायी कर्मचारी खटिई/सरुवा भई आएमा वा अन्य व्यवस्था भएमा स्वतः नरहने गरी देहाय बमोजिमको पदमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा राख्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र कार्यालय समय भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ।

सि.न.	पद नाम	तह	सेवा समूह	संख्या	शैक्षिक योग्यता

१. योग्यता र अनुभव:

- (क) नेपाली नागरिक,
- (ख) सहायक तहको लागि १८ वर्ष र अधिकृत तहको लागि २१ वर्ष उमेर पुरा भएको,
- (ग) सम्बन्धित काउन्सिलमा दर्ता भएको (स्थायी वा अस्थायी प्रमाणपत्र),
- (घ) स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेको भए सो को प्रमाण पत्र,
- (ङ) अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको,

(च) दरखास्तमा संलग्न गर्नुपर्ने: व्यक्तिगत विवरण, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि, प्रचलित नेपाल कानून बमोजिम काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ। पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने।

(छ) छनोटको प्रक्रिया: लिखित परीक्षा वा अन्तर्वार्ता वा शैक्षिक योग्यता प्रक्रिया।

२. दरखास्त फाराम, दरखास्त दस्तुर, कार्य विवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण
कार्यालयबाट वा वेवसाइट बाट उपलब्ध हुनेछ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश

अनुसूची -२
(दफा ७ को उपदफा (१) सँग सम्बन्धित)

दरखास्त फारामको ढाँचा
बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
हेटौडा, नेपाल

हालसाले खिचेको पासपोर्ट साईजको पुरै मुखाकृति देखिने फोटो यहाँ टास्ने र फोटो र फाराममा पर्ने गरी उम्मेदवारको दस्तखत

करार सेवाको लागि दरखास्त फाराम

(क) वैयक्तिक विवरण

नाम थर, वतन, नागरिकता	नाम, थर	(देवनागरीमा)		
		(अंग्रेजी टूलो अक्षरमा)		लिङ्गः
	नागरिकता नंः	जारी गर्ने जिल्लाः	मितिः	
स्थायी ठेगाना	(क) जिल्ला	(ख) न.पा./गा.पा.	(ग) वडा नंः	
	(घ) टोलः	(ङ) मार्ग/घर त्तः	(च) फो नंः	
पत्राचार गर्ने ठेगानाः		ईमेलः		
बाबुको नाम, थरः		उम्मेदवारको जन्म मितिः (वि.सं.मा) (ईस्वी संवत् मा)		
बाजेको नाम, थरः		हालको उमेरः	वर्षः	महिनाः

(ख) शैक्षिक योग्यता/तालिम (दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता/तालिम मात्र उल्लेख गर्ने)

आवश्यक न्यूनतम योग्यता	विश्वविद्यालय/बोर्ड/तालिम दिने संस्था	शैक्षिक उपाधि/तालिम	संकाय	श्रेणी/प्रतिशत	मूल विषय
शैक्षिक योग्यता					
तालिम					

(ग) अनुभव सम्बन्धी विवरण

कार्यालय	पद	सेवा/समूह/उपसमूह	श्रेणी/तह	स्थायी/अस्थायी/करार	अवधि	
					देखि	सम्म

<p>मैले यस दरखास्त फाराममा खुलाएका सम्पूर्ण विवरणहरू सत्य छन् । दरखास्त बुझाएको पदको सूचनाको लागि अयोग्य ठहरिने गरी कुनै सजाय पाएको छैन। कुनै कुरा ढाँटे वा लुकाएको ठहरिएमा प्रचलित कानून बमोजिम सहनेछु/बुझाउनेछु । उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरूमा उल्लेखित सबै शर्त तथा नियमहरू पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित शर्तहरू पूर्ण रूपमा पालना गर्नेछु र करारको समयभन्दा अगावै करारको अन्त्य गर्दा कम्तीमा एक महिनाको पूर्व सूचना दिई कार्यालयमा निवेदन दिनेछु ।</p>						

उम्मेदवारको ल्याप्चे सहीछाप		उम्मेदवारको दस्तखत:-	
दायाँ	बायाँ		
		मिति:	
कार्यालयले भर्ने:			
रसिद/भौचर नं. :		रोल नं. :	
दरखास्त अस्वीकृत भए सोको कारण :			
दरखास्त रुजु गर्नेको:- दस्तखत: नाम, थर: पद: मिति :		दरखास्त स्वीकृत/अस्वीकृत गर्नेको:- दस्तखत: नाम, थर: पद: मिति :	
<p>दृष्टव्यः दरखास्त साथ सूचनामा उल्लेखित लगायतका निम्न लिखित कागजातहरू अनिवार्य रूपमा उम्मेदवार आफैले प्रमाणित गरी पेश गर्नु पर्नेछः- (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (२) सम्बन्धिता र सम्बद्ध आवश्यक पर्नेमा सोको प्रतिलिपि (३) न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (५) सम्बन्धित काउन्सिलको प्रमाणपत्र (लाईसेन्स) को प्रतिलिपि र (६) अनुभव प्रमाणपत्रको प्रतिलिपि ।</p>			

बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौंडा, नेपाल

प्रवेश पत्र

हालसालै खिचेको
पासपोर्ट साईजको
पुरै मुखाकृति देखिने
फोटो यहाँ टास्ने र
फोटो र फाराममा
पने गरी
उम्मेदवारको
दस्तखत

उम्मेदवारले भर्ने:

सूचना नं.:

पद:

सेवा:

उपसमूह:

नाम, थर:

कार्यालयको कर्मचारीले भर्ने:

तह:

समूह:

दस्तखत:

.....
अधिकृतको दस्तखत

रोल नं.:

नोट: लिखित परीक्षा वा अन्तर्वार्ता मा आउदा अनिवार्य रूपमा प्रवेश पत्र लिई आउनु पर्नेछ। सूचनामा तोकिएको शर्त, कागजात अपुग र योग्यता नपुगेको ठहर भएमा जुनसुकै बखत पनि यो प्रवेश पत्र रद्द हुन सक्नेछ।

बागमती प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

हेटौंडा, नेपाल

प्रवेश पत्र

हालसालै खिचेको
पासपोर्ट साईजको
पुरै मुखाकृति देखिने
फोटो यहाँ टास्ने र
फोटो र फाराममा
पने गरी
उम्मेदवारको
दस्तखत

उम्मेदवारले भर्ने:

सूचना नं.:

पद:

सेवा:

उपसमूह:

नाम, थर:

कार्यालयको कर्मचारीले भर्ने:

तह:

समूह:

दस्तखत:

.....
अधिकृतको दस्तखत

रोल नं.:

नोट: लिखित परीक्षा वा अन्तर्वार्ता मा आउदा अनिवार्य रूपमा प्रवेश पत्र लिई आउनु पर्नेछ। सूचनामा तोकिएको शर्त, कागजात अपुग र योग्यता नपुगेको ठहर भएमा जुनसुकै बखत पनि यो प्रवेश पत्र रद्द हुन सक्नेछ।

अनुसूची-३

(दफा ११ को उपदफा (२) सँग सम्बन्धित)

उम्मेदवारको लिखित परीक्षा प्रक्रियाको मूल्याङ्कन

सि. नं.	मूल्याङ्कनको आधार	पूर्णाङ्क	
१.	लिखित परीक्षा	५०	
२.	अन्तर्वार्ता	२०	
		(क) विषयवस्तुको ज्ञान	१२
		(ख) व्यक्तित्व	२
		(ग) सिर्जनशील क्षमता	२
		(घ) प्रस्तुति कला	२
		(ङ) आत्मविश्वास	२
३.	उम्मेदवारको शैक्षिक योग्यता	२०	
		(क) विशिष्ट श्रेणी	२०
		(ख) प्रथम श्रेणी	१९
		(ग) द्वितीय श्रेणी	१८
		(घ) तृतीय श्रेणी	१७
४.	तालिम (कम्तीमा एकमुष्ट १५ दिने तालिम)	५	
		(क) प्रथम श्रेणी	५
		(ख) द्वितीय श्रेणी	४.५
५.	कार्य अनुभव (सम्बन्धित क्षेत्रको मात्र)	५	
		अनुभव प्रमाणित कागजातको आधारमा प्रति वर्ष १ अङ्कको दरले ५ अङ्कसम्म प्रदान गर्न सकिनेछ)	
जम्मा		१०० अङ्क	

अनुसूची-४

(दफा ११ को उपदफा (३) सँग सम्बन्धित)

उम्मेदवारको अन्तर्वार्ता प्रक्रियाको मूल्याङ्कन

सि. नं.	मूल्याङ्कनको आधार	पूर्णाङ्क	
१.	अन्तर्वार्ता	२०	
		(क) विषयवस्तुको ज्ञान	१२
		(ख) व्यक्तित्व	२
		(ग) सिर्जनशील क्षमता	२
		(घ) प्रस्तुति कला	२
		(ङ) आत्मविश्वास	२
२.	उम्मेदवारको शैक्षिक योग्यता	२०	
		(क) विशिष्ट श्रेणी	२०
		(ख) प्रथम श्रेणी	१९
		(ग) द्वितीय श्रेणी	१८
		(घ) तृतीय श्रेणी	१७
३.	तालिम (कम्तीमा एकमुष्ट १५ दिने तालिम)	५	
		(क) प्रथम श्रेणी	५
		(ख) द्वितीय श्रेणी	४.५
४.	कार्य अनुभव (सम्बन्धित क्षेत्रको मात्र)	५	
		अनुभव प्रमाणित कागजातको आधारमा प्रति वर्ष १ अङ्कको दरले ५ अङ्कसम्म प्रदान गर्न सकिनेछ)	
जम्मा		५० अङ्क	

अनुसूची-५
 (दफा ११ को उपदफा (४) सँग सम्बन्धित)
उम्मेदवारको योग्यता प्रक्रियाको मूल्याङ्कन

सि. नं.	मूल्याङ्कनको आधार	पूर्णाङ्क	
१.	उम्मेदवारको शैक्षिक योग्यता	२०	
		(क) विशिष्ट श्रेणी	२०
		(ख) प्रथम श्रेणी	१९
		(ग) द्वितीय श्रेणी	१८
		(घ) तृतीय श्रेणी	१७
२.	तालिम (कम्तीमा एकमुष्ट १५ दिने तालिम)	५	
		(क) प्रथम श्रेणी	५
		(ख) द्वितीय श्रेणी	४.५
३.	कार्य अनुभव (सम्बन्धित क्षेत्रको अनुभव मात्र)	५	
		अनुभव प्रमाणित कागजातको आधारमा प्रति वर्ष १ अङ्कको दरले ५ अङ्कसम्म प्रदान गर्न सकिनेछ)	
	जम्मा	३० अङ्क	

अनुसूची-६
(दफा १६ को उपदफा (१) सँग सम्बन्धित)
कार्य विवरणको ढाँचा

बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
हेटौडा, नेपाल

कार्य विवरण

चिकित्सक वा स्वास्थ्यकर्मीको नाम:
चिकित्सक वा स्वास्थ्यकर्मीको पद:
काम गर्नु पर्ने स्थान:
सुपरिवेक्षक:

प्रतिवेदन पेश गर्नु पर्ने अधिकारी:

कार्य विवरण

- १.
- २.
- ३.
- ४.
- ५.
- ६.
- ७.

अनुसूची-७

(दफा १६ को उपदफा (१) सँग सम्बन्धित)

करार सम्झौताको ढाँचा

करार सेवा सम्झौता

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय/निकाय (यसपछि पहिलो पक्ष भनिएको) र जिल्ला, नगरपालिका/गाउँपालिका, वडा नं. बस्ने श्री (यसपछि दोश्रो पक्ष भनिएको) का चिकित्सक तथा स्वास्थ्यकर्मी करारमा लिने सम्बन्धी सूचना बमोजिम पदमा कामकाज गर्न गराउन मिति २०७...../...../..... को निर्णय बमोजिम देहायका शर्तको अधिनमा दोश्रो पक्षले पहिलो पक्षलाई सेवा उपलब्ध गराउन मञ्जुर भएकाले यो करार सेवाको सम्झौता गरी एक/एक प्रति आपसी सहमतिमा बुझी लियोँ दियोँ।

शर्तनामा

१. कार्य सम्पादन वा सेवा: दोश्रो पक्षले पदको संलग्न अनुसूची-१ बमोजिमको कार्य क्षेत्रगत शर्त (ToR) मा उल्लेखित कार्यहरू सम्पादन वा सेवा प्रदान गर्नु पर्नेछ ।
२. सम्झौता अवधि: यो सम्झौता मिति देखिसम्म मान्य हुनेछ । त्यसपछि यस सम्झौताको दफा १६ बमोजिम हुनेछ ।
३. परिश्रमिक भुक्तानी: यस सम्झौता बमोजिमको पदको करार सेवा दोश्रो पक्षले उपलब्ध गराए बापततहको मासिक पारिश्रामिक कर सहित रु. । (अक्षरेपि) मात्र मासिक कार्य सम्पन्न प्रतिवेदन पेश गरे पछि प्रथम पक्षले दोश्रो पक्षलाई भुक्तानी गर्नेछ ।
४. प्रतिवेदन: दोश्रो पक्षलेपदको अनुसूची-१ बमोजिमको ToR मा उल्लेखित कार्यहरू लगायत अन्य कार्यहरू सम्पादन वा सेवा प्रदान गरेकोमा मासिक रूपमा कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

५. **गोपनीयता:** दोश्रो पक्षले यस सम्झौताको कार्य सम्पादन गर्दा कानून बमोजिम गोप्य राख्नु पर्ने कुराहरु प्रथम पक्षको सहमति बेगर सेवामा रहँदा वा नरहँदा प्रकाशन, प्रशारण वा कसैलाई व्यक्त गर्नेछैन, गोपनीयता कायम गर्नेछ ।
६. **कार्यस्थल:** दोश्रो पक्षको कार्यस्थल मा हुनेछ तर प्रथम पक्षले कार्यालयको आवश्यकता अनुसार कार्य गर्न खटाइएको जुनसुकै स्थानहरुमा कार्य गर्न दोश्रो पक्ष खटिनु पर्नेछ ।
७. **बजेट व्यवस्था:** दोश्रो पक्षले यस सम्झौता बमोजिम सेवा उपलब्ध गराए बापत भुक्तानी गर्नु पर्ने रकम मन्त्रालय/अस्पताल/कार्यालयको ब.उ.शि.नं. को वार्षिक स्वीकृत कार्यक्रमभित्र रहेको क्रियाकलापबाट व्यवस्था हुनेछ ।
८. **दैनिक भत्ता तथा भ्रमण खर्च:** प्रथम पक्षले कार्य वा कार्यक्रम सञ्चालन गर्न दैनिक भत्ता तथा भ्रमण खर्च पाउने स्थानमा काजमा खटाएमा तहले पाउने दैनिक भत्ता र भ्रमण खर्च सुविधा प्रथम पक्षले दोश्रो पक्षलाई उपलब्ध गराउनेछ । दैनिक भत्ता तथा भ्रमण खर्च भुक्तानी गर्न दोश्रो पक्षले काम सम्पन्न वा भ्रमण प्रतिवेदन पेश गर्नेछ ।
९. **अन्य सुविधा नपाउने:** प्रथम पक्षबाट यो सम्झौतामा उल्लेख भएको बाहेक करार सेवामा काम गर्दा सञ्चयकोष, उपचार खर्च, उपदान तथा पेन्सन जस्ता स्थायी कर्मचारीले पाउने कुनै पनि सुविधा दोश्रो पक्षलाई उपलब्ध हुने छैन ।
१०. **बिदा:** सार्वजनिक बिदा बाहेक दोश्रो पक्षलाई यस कार्यविधिको दफा १७ बमोजिम बिदा उपलब्ध हुनेछ र प्रथम पक्षलाई आवश्यक परेको खण्डमा सार्वजनिक बिदाका दिनमा पनि आर्थिक भार नपर्ने गरी प्रथम पक्षले दोश्रो पक्षलाई काममा लगाउन सक्नेछ ।
११. **पारिश्रमिक कट्टी र सेवाबाट हटाउने:** बिदा स्वीकृत नगराई कार्यरत कार्यालयमा उपस्थित नभएमा त्यस्तो अनुपस्थित दिनको पारिश्रमिक पाउने छैन । दोश्रो पक्षले पहिलो पक्षलाई लगातार पन्ध्र दिन भन्दा बढी सेवा उपलब्ध नगराएमा वा सन्तोषजनक सेवा दिन नसकेमा अनुपस्थित रहेको अवधिको पारिश्रमिक दामासाहीले कट्टा गर्न सक्नेछ । दोश्रो पक्ष

- शारीरिक रूपमा अस्वस्थ भएमा वा अन्य कुनै कारणले तीस दिन भन्दा बढी यस सम्झौता बमोजिमको सेवा वा कार्य सम्पादन गर्न असमर्थ भएमा वा कार्य सम्पादन सन्तोषजनक नभएमा वा सेवा प्रदायकले कर्मचारीको आचरण सम्बन्धी कुराहरू बराबर उल्लङ्घन गरेमा वा प्रथम पक्षलाई दोश्रो पक्षको सेवा आवश्यकता नपरेमा वा बजेटमा पारिश्रमिक व्यवस्था नभएमा प्रथम पक्षले एकतर्फी निर्णय गरी कुनै पनि समयमा दोश्रो पक्षलाई सेवाबाट हटाउन सक्नेछ।
१२. **सरकारको अधिकार हुने:** यस सम्झौता बमोजिमको सेवा प्रदान गर्ने सन्दर्भमा दोश्रो पक्षले कार्यालयको लागि उत्पादन गरेका सम्पूर्ण सामग्री, प्रतिवेदन, चल, अचल कुराहरू र ज्ञानमा प्रथम पक्षको मात्र सम्पूर्ण अधिकार हुनेछ।
१३. **सम्पत्तिको संरक्षण:** कार्य सम्पादनको सन्दर्भमा दोश्रो पक्षले कार्यालयको चल, अचल सम्पत्तिको हानि, नोक्सानी वा हिनामिना गरेको प्रमाणित भएमा प्रचलित कानून बमोजिम सोको क्षतिपूर्ति वा हानि नोक्सानीको क्षतिपूर्ति प्रथम पक्षलाई दिनुपर्नेछ साथै प्रचलित नियमानुसारको अन्य कारबाही समेत हुनेछ।
१४. **परिचयपत्र:** प्रथम पक्षले दोश्रो पक्षलाई आवश्यकता अनुसार आधिकारिकता समाप्त हुने मिति समेत उल्लेख गरी परिचयपत्र समेत उपलब्ध गराउन सक्नेछ र त्यस्तो परिचय पत्र कार्यालयमा वा अन्य आवश्यक पर्ने स्थानमा मात्र दोश्रो पक्षले प्रयोग गर्न सक्नेछ। प्रथम पक्षले उपलब्ध गराएको परिचय पत्रको दुरुपयोग गरेमा दोश्रो पक्ष स्वयं जिम्मेवारी हुने र प्रचलित कानून अनुसार दोश्रो पक्षलाई कारबाही हुनेछ।
१५. **सम्झौता भङ्ग:** यस सम्झौताको दफा ४ को उपदफा (२) र दफा १८ को अवस्था बाहेकको अवस्थामा दुवै पक्षको सहमति वा एक अर्काको आफ्नो खुशीले यो सम्झौता भङ्ग गर्न चाहेमा एक पक्षले अर्को पक्षलाई लिखित रूपमा पन्ध्र दिन अघि लिखित सूचना दिएमा प्रथम पक्षले सम्झौता भङ्ग गर्न सक्नेछ।

१६. **विवाद समाधान:** यो सम्झौता बमोजिमको सेवा उपलब्ध गराउने कार्य कार्यान्वयनमा कुनै विवाद आई परेमा दुबै पक्षको आपसी सहमतिमा समाधान गरिनेछ। अन्यथा प्रचलित कानून बमोजिम हुनेछ।
१७. **कार्य गर्ने समय:** दोश्रो पक्षले दैनिक रूपमा कार्यालयमा उपस्थित भई शर्तनामा (ToR) अनुसार सेवा उपलब्ध गराउने कार्य गर्नु पर्नेछ र दोश्रो पक्षले काम गर्नु पर्ने समय प्रथम पक्षले तोके अनुसार वा प्रचलित नियमानुसार हुनेछ।
१८. **निर्देशन पालना:** प्रथम पक्षले सम्झौता अवधिभरमा दोश्रो पक्षलाई यो सम्झौता बमोजिमको शर्तनामा (ToR) मा उल्लेख गरिएको कार्य सम्पन्न गर्न समय समयमा दिइएको निर्देशन र आदेशहरू पूर्ण रूपमा दोश्रो पक्षले पालना गर्नु पर्नेछ।
१९. **आचरणको पालना:** दोश्रो पक्षले प्रचलित कानूनमा व्यवस्था भएका आचरण तथा अनुशासन सम्बन्धी व्यवस्थाहरू पालना गर्नु पर्नेछ।
२०. **कार्यसम्पादन मूल्याङ्कन:** पहिलो पक्षले दोस्रो पक्षको कार्य सम्पादन मूल्याङ्कन गर्नेछ र सो मूल्याङ्कन गर्दा निरन्तरता दिन उपयुक्त देखिएमा, बजेट व्यवस्था भएमा र पद रिक्त भएमा करार सेवा निश्चित अवधिको लागि थप हुन सक्नेछ।
२१. **दावी नपुग्ने:** दोश्रो पक्षले यस करार बमोजिम काम गरेकै आधारमा पछि कुनै पनि पदमा अस्थायी वा स्थायी नियुक्ति हुनका लागि दावी गर्न पाउने छैन/गर्ने छैन।
२२. **लागू हुने कानून:** यस सम्झौता पत्रमा उल्लेख भएका कुराहरू प्रचलित कानूनसँग नबाझिएको हदसम्म यसै अनुसार हुनेछ र अन्य कुराहरू प्रचलित कानून बमोजिम हुनेछन्।

द्वितीय पक्षको तर्फबाट	प्रथम पक्षको तर्फबाट
हस्ताक्षर: नाम, थर: पद: ठेगाना:	हस्ताक्षर: नाम, थर: पद: ठेगाना: कार्यालयको छाप:
रोहवर	<u>रोहवर</u>

इति संवत्सालसहिनागते रोज..... शुभम् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश

अनुसूची-८
(दफा १६ को उपदफा (२) सँग सम्बन्धित)
करार सेवाको नियुक्तिको ढाँचा
बागमती प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
हेटौडा, नेपाल

च.नं.
प.सं.

मिति:

विषय: करार सेवाको नियुक्ति।

श्री
ठेगाना

तपाईंलाई यस मन्त्रालय/कार्यालयको मिति २०७९/...../..... को निर्णयानुसार करार सेवाका लागि सूचीकरण गरिए बमोजिम पदका लागि यसैसाथ संलग्न करार सेवा (सम्झौता) बमोजिम मिति २०७९/...../..... देखि २०७९/...../..... सम्म करार सेवामा नियुक्ति गरिएको छ। उक्त पदमा संलग्न कार्यशर्त अनुरूप आफ्नो काम इमान्दारीपूर्वक र व्यवसायिक मूल्य मान्यता अनुरूप गर्नुहुन जानकारी गराइन्छ।

.....
सचिव/कार्यालय प्रमुख

बोधार्थः

- श्री ईकाई/शाखा/महाशाखा: काममा लगाउनु हुन।
श्री आर्थिक प्रशासन शाखा: प्रमाणित हाजिर र प्रतिवेदनका आधारमा मासिक पारिश्रमिक व्यवस्था हुन।
श्री प्रशासन शाखा: हाजिरी गराउने व्यवस्था हुन।

अनुसूची-९
(दफा १७ को उपदफा (१) सँग सम्बन्धित)
मासिक प्रगति प्रतिवेदनको ढाँचा

.....साल महिनाको मासिक प्रगति प्रतिवेदन

सि.नं.	सम्पादन गरेको कार्य विवरण	एकाई	गत महिना सम्मको संख्या	यस महिनाको संख्या	कैफियत

दस्तखतः

नाम, थरः

पदः

मितिः

कार्यालयको छापः

अनुसूची-१०
(दफा १८ को उपदफा (३) सँग सम्बन्धित)

कार्य सम्पादन मूल्याङ्कन फारामको ढाँचा						
खण्ड क						
विवरण पेश गरेको कार्यालय:						
दर्ता नः-				मिति:-		
कर्मचारीको नाम:-						
कर्मचारीको पद, श्रेणी/तह:-						
मूल्याङ्कन अवधि:	साल	महिना	गतेदेखि	साल	महिना	गतेसम्म
कार्यालयमा काम सुरु गरेको मिति:-						
सुपरिवेक्षक समक्ष पेश गरेको मिति:-						
सम्पादित कामको विवरण						
मूल्याङ्कन अवधिमा गरेका मुख्य कामहरु				सूचक बमोजिम काम भए/नभएको		
(क)						
(ख)						
(ग)						
(घ)						
(ङ)						
विवरण पेश गर्ने कर्मचारीको दस्तखत:-				मिति:-		
नोट: यो फाराम २/२ प्रति भरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ।						
वर्षमा जति पटक म्याद थपको प्रक्रिया हुने हो त्यति पटक मूल्याङ्कन फाराम २/२ प्रति भरी पेश गर्नु पर्नेछ।						

खण्ड ख						
मूल्याङ्कन						
मूल्याङ्कनका आधार	मूल्याङ्कन अंक					
	सुपरिवेक्षकले प्रदान गर्ने		पुनरावलोकनकर्ताले प्रदान गर्ने		पुनरावलोकन समितिले प्रदान गर्ने	
	पूर्णाङ्क	प्रासांक	पूर्णाङ्क	प्रासांक	पूर्णाङ्क	प्रासांक
१. विषयवस्तुको ज्ञान तथा सिप (२० अंक)	८		६		६	
(क) कामसँग सम्बन्धित विषयको आधारभूत जानकारी (५ अंक)	२		१.५		१.५	
(ख) कामसँग सम्बन्धित विषयमा भएका नवीनतम विषयको जानकारी (५ अंक)	२		१.५		१.५	
(ग) विषयवस्तु सम्बन्धी सिप (५ अंक)	२		१.५		१.५	
(घ) सिप प्रयोगको क्षमता (५ अंक)	२		१.५		१.५	
२. अनुशासन, आचरण, शिष्टाचार र आज्ञापालन (२० अंक)	८		६		६	
(क) कर्मचारीको लागि तोकिएको पोशाक लाउने गरेको (५ अंक)	२		१.५		१.५	
(ख) कर्मचारीले पालना गर्नु पर्ने आचरण पालना गरेको (५ अंक)	२		१.५		१.५	
(ग) आफू भन्दा माथिल्लो तहका पदाधिकारीले दिएको आज्ञा पालना गरेको (५ अंक)	२		१.५		१.५	
(घ) अनाधिकृत रुपमा सूचना नदिने गरेको (५ अंक)	२		१.५		१.५	

३. समय पालना र नियमितता	८	६	६	
(क) समयमा कार्यालयमा उपस्थित भएको (५ अंक)	२	१.५	१.५	
(ख) बिना जानकारी कार्यालयमा उपस्थित हुने नगरेको (५ अंक)	२	१.५	१.५	
(ग) नियमित रूपमा कार्यालयमा उपस्थित भएको (५ अंक)	२	१.५	१.५	
(घ) कार्यालयको आवश्यकता अनुसार कार्यालय समय भन्दा अतिरिक्त समय पनि काम गर्ने गरेको (५ अंक)	२	१.५	१.५	
४. सरोकारवालासँगको व्यवहार	८	६	६	
(क) आफू भन्दा माथिका कर्मचारीसँग गर्ने व्यवहार उपयुक्त रहेको (५ अंक)	२	१.५	१.५	
(ख) आफू सरह र आफू मातहतका कर्मचारीसँग गर्ने व्यवहार मित्रवत रहेको (५ अंक)	२	१.५	१.५	
(ग) सेवाग्राहीसँग गर्ने व्यवहार मित्रवत रहेको (५ अंक)	२	१.५	१.५	
(घ) मुस्कान सहितको व्यवहार गर्ने गरेको (५ अंक)	२	१.५	१.५	
५. कामसँगको लगाव र नतिजा	८	६	६	
(क) कार्यालयको कामलाई मूल प्राथमिकतामा राखे गरेको (५ अंक)	२	१.५	१.५	
(ख) कार्यालयको गोपनीयता भंग गर्ने नगरेको (५ अंक)	२	१.५	१.५	
(ग) दिइएको काम समयमै सम्पन्न गर्ने	२	१.५	१.५	

गरेको (५ अंक)						
(घ) कार्यालयमा आफूसँग रहेको सामानको उचित ढंगले सुरक्षा र संरक्षण गर्ने गरेको ५ अंक)	२		१.५		१.५	
जम्मा प्राप्ताङ्क अक्षरमा						

पूर्णाङ्क	४०(चालीस)	३०(तीस)	३०(तीस)			
९५ प्रतिशत भन्दा बढी र ७५ प्रतिशत भन्दा कम अंक दिदा खुलाइएको कारण	सुपरिवेक्षकको नाम:	पुनरावलोकनकर्ताको नाम:	पुनरावलोकन समितिका पदाधिकारीको			
	पद:	पद:	नाम:	पद	संकेत न.:	दस्तखत:
	संकेत न.:	संकेत न.:	१			
	दस्तखत:	दस्तखत:	२			
	मिति:	मिति:	३			
			मिति:			

अनुसूची-११

(दफा २० सँग सम्बन्धित)

आचार संहिता

१. छनोट तथा सिफारिस समितिका पदाधिकारीले पालना गर्नु पर्ने आचरण:

- (क) नाता सम्बन्ध भएका व्यक्ति उम्मेदवार भएमा मूल्याङ्कन तथा अन्तर्वार्ता कार्यमा संलग्न हुनु हुदैन,
- (ख) कुनै उम्मेदवारको पक्ष वा विपक्षमा कही कतै मत व्यक्त गर्नु हुदैन,
- (ग) छनोट तथा सिफारिस समितिका पदाधिकारी र कर्मचारीले गरिरहेका गोपनीयता कायम गर्नु पर्ने काम कारबाहीका विषयमा अनावश्यक रूपमा खोजीनिती गर्न वा चासो लिनु हुदैन,
- (घ) करार सेवामा छनोट को लागि सूचना प्रकाशन भएदेखि उम्मेदवारको नाम सिफारिस नभएसम्मको अवधिभर छनोट तथा सिफारिस समितिका पदाधिकारी र कर्मचारीले कसैको अनावश्यक प्रलोभन, दवाव, धम्की, भनसुन वा आग्रहमा पर्नु हुदैन।

२. छनोट तथा सिफारिस समितिका पदाधिकारी र कर्मचारी दुवैले पालना गर्नु पर्ने आचरण:

- (क) कार्यगत स्वतन्त्रता र निष्पक्षता कायम राख्न हरसम्भव प्रयत्नशील रहनु पर्दछ,
- (ख) छनोट सम्बन्धी काममा गोपनीयता कायम गर्नु पर्नेछ,
- (ग) छनोट सम्बन्धी कार्य सम्पादन गर्दा बाह्य वा आन्तरिक कुनै पनि क्षेत्रबाट कुनै पनि कारणले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आउने प्रभाव, प्रलोभन, दवाव, भनसुन, धम्की, आग्रह आदिबाट रित्त वा प्रभावित नभई कानूनको सही रूपमा प्रयोग गरी कार्य सम्पादन गर्नु पर्नेछ,
- (घ) कुनै प्रकारको मोलाहिजा, पक्षपात वा पूर्वाग्रह नराखी मन्त्रालयको बृहत्तर हितलाई प्राथमिकतामा राखी आफ्नो पदीय कर्तव्यको पालना गर्नु पर्नेछ,
- (ङ) छनोट सम्बन्धी काम कारबाहीमा असर पर्ने गरी वा निष्पक्षता, गोपनीयता वा विश्वसनीयतामा आँच पुग्ने गरी जानाजान कुनै

- प्रकारको टिकाटिप्पणी वा आलोचना गर्न वा सार्वजनिक वा अन्य कुनै रूपमा अभिव्यक्ति दिनु हुदैन,
- (च) कुनैपनि उम्मेदवारबाट कुनै दान, दातव्य, चन्दा, ऋणसापटी, आर्थिक वा भौतिक लाभ, उपचार वा कोशेली ग्रहण वा स्वीकार गर्नु हुदैन।

३. **दक्ष वा विज्ञ वा अन्तर्वार्ताकारलेपालना गर्नु पर्ने आचरण:**

- (क) अन्तर्वार्ता सम्बन्धी कार्य जिम्मेवारीको कुरा कसैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यक्त गर्नु हुदैन,
- (ख) आफ्नो नाता सम्बन्ध भएका व्यक्ति उम्मेदवार रहेको व्यहोरा जानकारी हुन आएको अवस्थामा अन्तर्वार्ता सम्बन्धी जिम्मेवारी निर्वाह गर्नु हुदैन,
- (ग) अन्तर्वार्ताका लागि प्रदान गरिएको अङ्क कही कतै व्यक्त गर्नु हुदैन।